

नेपाल टेलिभिजन इ-बुलेटिन



वर्ष १, अङ्क ७, कार्तिक २०७७

www.ntv.org.np

यस अंकमा

नेपाल टेलिभिजन संस्थानले संस्थान भित्र भएगरेका विविध गतिविधिहरूलाई समेटेर आमदर्शक एवम् सम्बन्धित सरोकारवाला सबैको जानकारीकालागि मासिक रूपमा इ-बुलेटिन प्रकाशन गर्दै आइरहेको छ । २०७७ साल कार्तिक महिनामा प्रकाशित यो अंक इ-बुलेटिनको सातौं अंक हो ।

यो अंकमा:

- **विशेष सामग्री:** नेपाल टेलिभिजनमा सञ्चारमन्त्री
- **प्रशासन:** निसंक्रमण मुक्त कार्य वातावरण निर्माण
- **समाचार:** सातौं वर्ष प्रवेशको सन्दर्भ
- **कार्यक्रम:** नयाँ सहित पूर्ववत कार्यक्रम निर्माणमा निरन्तरता
- **एनटिभी प्लस:** आन्तरिक उत्पादनमा नयाँ-नयाँ कार्यक्रमहरूको निर्माण
- **व्यापार:** तोकिएको लक्ष्य भन्दा बढि व्यापारिक सम्झौता
- **अपरेसन:** स्टुडियो उत्पादन र प्रत्यक्ष प्रसारणमा सक्रियता
- **प्रत्यक्ष प्रसारण:** प्राथमिकताका विषयहरूको प्रत्यक्ष प्रसारण
- **योजना, अनुसन्धान तथा अन्तर्राष्ट्रिय सम्बन्ध:** प्रथम चौमासिक अवधिको प्रगति समीक्षा
- **इन्जिनियरिङ:** टावर विस्तार संगै प्राविधिक परीक्षण सम्पन्न
- **एनटिभी कोहलपुर:** कार्यक्रम बढ्दै एनटिभी कोहलपुरमा
- **एनटिभी इटहरी:** चाडबाडको उमंगबिच उत्पादनमा तिब्रता र सहकार्यमा विस्तार

सञ्चारमन्त्री नेपाल टेलिभिजनमा



सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुडले नेपाल टेलिभिजनको निरीक्षण भ्रमण गर्नुभयो । सो अवसरमा मन्त्री पार्वत गुरुडले नेपाल टेलिभिजनका विभिन्न कार्यक्रम उत्पादन एवं

प्रसारण स्टुडियोहरुको अवलोकन गर्नुभयो । मन्त्री गुरुडलाई नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले टेलिभिजनको समग्र पक्ष र कार्यप्रगति बारे जानकारी गराउनुभएको थियो । सो अवसरमा सञ्चार तथा सूचना प्रविधि सचिव हरिप्रसाद बस्याल लगायत मन्त्रालयका बरिष्ठ पदाधिकारीहरु तथा नेपाल टेलिभिजनका महाप्रबन्धक गोविन्द रोका, सञ्चालक समिति सदस्य गोकर्णमणि दुवाडी, बालकृष्ण बस्नेत, मनोहरि थापा लगायत नेपाल टेलिभिजनका उच्च पदाधिकारीहरु पनि सहभागी हुनुहुन्थ्यो । नेपाल टेलिभिजन राष्ट्रिय प्रसारण, एनटिभी प्लस, एनटिभी न्युज च्यानल, एनटिभी कोहलपुर र एनटिभी इटहरी गरी पाँच वटा च्यानलहरु सञ्चालित छन् । नेपाल टेलिभिजनका समाचार र कार्यक्रमहरु प्रविधिहरुको उपयोग गर्दै इन्टरनेट मार्फत नेपाल टेलिभिजनको वेबसाइट, मोबाइल एप्स, युट्युव, फेसबुक जस्ता सामाजिक सञ्जालहरु मार्फत पनि प्रसारण भइरहेका छन् ।

भ्रमणका अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुडलेनेपाल टेलिभिजन मन्त्रालयको उच्च मूल्याङ्कनमा परेकोले संस्थानमा कार्यरत सबैको योगदानको सराहना गर्नुभयो यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत



गुरुडज्यूले नेपाल टेलिभिजनको निरीक्षण भ्रमण गर्ने क्रममा टेलिभिजनको आ.व.२०७६/७७ को प्रगति पुस्तिका पनि बिमोचन गर्नुभयो ।

निसंक्रमण मुक्त कार्य वातावरण निर्माण

कोरोनाभाइरसको संक्रमणको जोखिम कायमै रहेको अवस्थामा सुरक्षित कार्यस्थल र कार्यवातावरणको निर्माणलाई प्राथमिकतामा राखेर कार्तिक महिना पनि विभिन्न कामहरु भएका छन् । संस्थानका पत्रकार र कर्मचारी गरी कार्तिक महिनासम्म ४४ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा संक्रमित सबैलाई आवश्यक सहयोग उपलब्ध गराउने एवम् अन्य पत्रकार कर्मचारीलाई निरन्तर कार्यस्थलमा खटिदै काम गर्ने सुरक्षित वातावरण बनाउदै आएको छ । फलस्वरूप ३० जना संक्रमणमुक्त भई नियमित काममा फर्किसक्नु भएको छ । बाँकी १४ जना होम आइसोलेसनमा बसी स्वास्थ्य लाभ गरिसक्नु भएको र केही दिनभित्रै संक्रमण मुक्त भई काममा फर्कनुहुने अपेक्षा गरिएको छ ।

सुरक्षित कार्यस्थल बनाउने अभियान अनुरूप दशैं, तिहार, छठ, नेपाल सम्बत लगायतका सार्वजनिक विदाका दिनमा समेत निसंक्रमणको काम गरिएको छ ।

यसैगरी दशैं, तिहार, छठ, नेपाल सम्बत लगायतका राष्ट्रिय पर्वको अवसरमा चाडपर्व लक्षित संस्थागत शुभकामना प्रदान गर्ने लगायत कामहरु पनि गरिएको छ ।



सातौं वर्ष प्रवेशको सन्दर्भ

नेपाल टेलिभिजन समाचार च्यानल एनटिभी न्युज छ वर्ष पुरा गरी सातौं वर्षमा प्रवेश गरेको छ । २०७१ साल कार्तिक १ गते स्थापना भएको एनटिभी न्युज च्यानलको छैठौं वार्षिकोत्सवको अवसरमा समाचार च्यानल परिवारले एक कार्यक्रमको आयोजना गर्यो । संस्थानका कार्यकारी अध्यक्ष, महाप्रबन्धक, नायवमहाप्रबन्धकहरु, विभिन्न महाशाखाका प्रमुखहरु एवम् समाचार च्यानलका सञ्चारकर्मी, कर्मचारी उपस्थित कार्यक्रममा न्युज च्यानलका निर्देशक मनोहरी थापाले नेपाल टेलिभिजनको समाचारको विश्वसनीयतालाई कायम राख्न त्यसअनुरूपको विषयवस्तुको छनोट, आधुनिक विधि र प्रविधिको अनुसरणलाई प्राथमिकता दिइएको बताउनुभयो । सो अवसरमा न्युज च्यानलको सातौं वर्ष प्रवेशको यात्रा समेटेर निर्माण गरिएको डकुमेण्ट्री प्रस्तुत गरियो ।



समसामयिक र जनचासोका विषय केन्द्रित समाचार

समाचारको विषयवस्तुको विश्वसनीयता र प्रस्तुतीमा गुणस्तरीयताको आफ्नो लामो इतिहास र साखलाई कायम राख्दै नेपाल टेलिभिजनको समाचार च्यानलले कार्तिक महिनामा पनि जनचासोका



विविध विषयमा समाचार र समाचारमूलक सामग्रीहरुको प्रसारण गरेको छ । विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय घटनाक्रमहरुको सूचना र समाचार मार्फत जनसरोकारको सम्बोधन मात्रै नभई सरकारका नीति तथा योजनाहरुको निर्माण र कार्यान्वयनमा एनटिभी समाचार सरकारको सहयोगी समेत बनिरहेको छ ।

यसै सेरोफेरोमा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न सरकारका तर्फबाट विभिन्न तहमा भइरहेका कामहरुलाई उच्च प्राथमिकता दिई समाचारमा प्रस्तुत भएको छ । देशको कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली स्वयं उपस्थित हुनुभएका विभिन्न अवसर र विकास निर्माण सम्बन्धी प्रसंगहरु साथै प्रधानमन्त्रीकै निर्देशन अनुरूप विभिन्न मन्त्रालय र निकायबाट भइरहेका कामहरु कार्तिक महिनामा पनि समाचारको विषयवस्तु बने । यसैगरी राष्ट्रपतिले रानीपोखरी र दरवार हाइस्कूलको उद्घाटन गर्नुभएको तथा प्रधानमन्त्रीबाट दर्शको अवसरमा भएको विशेष सम्बोधनको प्रत्यक्ष र समाचार बुलेटिनमा प्रसारण भयो ।

राष्ट्रिय पर्वको समाचार रौनक

नेपालीहरुको महान चाड बडा दशैं, तिहार र यससंग सम्बन्धित विषयहरु पनि कार्तिक महिनामा समाचारको प्राथमिकतामा परे । कोभिड-१९ ले सृजना गरेको विषम परिस्थितिमा पनि सबै पीडा भुलेर चाड पर्व मनाउन लागेका सबै नेपालीहरुलाई



जोखिम प्रति सचेत रहदै पर्व मनाउन प्रेरित गर्ने समाचार र समाचामुलक सामग्रीहरु महिनाभर नै प्रसारण भएको थियो । दर्शको सामाजिक, आर्थिक एवम् धार्मिक पक्षसंग सम्बन्धित विषयहरुलाई समेटेर समाचार च्यानलमा समाचार र कार्यक्रमहरु प्रसारण भए । बडा दशैंको चहल पहल, उपत्यकाबाट बाहिरिने र भित्रनेहरुका कुरा लगायतका विषयसंगै टुडीखेलमा भएको फुलपातीको बडाई, राष्ट्रपति, प्रधानमन्त्री सहित विशिष्ट व्यक्तिहरुको टीका, सर्वसाधारणको दर्श टीका जस्ता विषयहरु पनि समाचारमा समेटिएका छन् । यो संगै तिहार र छठ पर्वको तयारीका बारेको समाचारहरु पनि प्राथमिकता सहित प्रसारण गरिएको थियो ।

कोरोनाका कुरा

कोभिड-१९ का कारण सृजना भएको विषम परिस्थितिमा पनि एनटिभी समाचार च्यानलले आफ्ना रिपोर्टिङहरूलाई विषयबस्तु केन्द्रित गराई प्रस्तुत गरेको छ । कोभिड र यसको प्रभावका कारण उत्पन्न भएका अवस्थाहरूको गहिराइसम्म पुगेर कोभिड नियन्त्रण, रोकथाम र उपचारका विषयहरूमा केन्द्रित भई समाचार रिपोर्टिङ र त्यस्ता विषयवस्तु सहितका कार्यक्रमहरू प्रस्तुत भएका छन् । वास्तविक समस्याको पहिचान, त्यसको विश्लेषण र समाधान लक्षित समाचार एवम् समाचारमुलक कार्यक्रमहरू समाचार च्यानलबाट प्राथमिकता सहित प्रसारण भएका छन् । राष्ट्रिय स्तरका विषयहरू संगसंगै प्रदेश सरकारका गतिविधी र त्यहाँका नागरिकका सरोकारलाई समेट्दै नियमित रूपमा समाचार र विश्लेषणात्मक कार्यक्रम प्रदेश डायरीको निर्माण र प्रसारण हुदै आएको छ ।



नयाँ सहित पूर्ववत कार्यक्रम निर्माणमा निरन्तरता

कोरोनाभाइरसको संक्रमणका कारण देखापरेको अफ्ठ्यारो अवस्थामा पनि कार्यक्रम महाशाखाले नयाँ नयाँ कार्यक्रमहरूको निर्माण र प्रसारण हुँदै आइरहेका नियमित कार्यक्रमहरूको निरन्तरतालाई यथावत गर्दै आइरहेको छ । महामारीका कारण कार्यक्रम निर्माणमा केही असहजता भएपनि कार्तिक महिनामा



नयाँ कार्यक्रमहरू न्यायमा पहुँच र सूचना मेरो हक कार्यक्रम निर्माणको सुरुवात भएको छ । यसको साथै नियमित कार्यक्रमहरूको निर्माण एवम् उत्पादनलाई निरन्तरता दिँदै प्रसारण भइरहेका छन् ।

नेपाल टेलिभिजनको मेगा सिंगिङ रियालिटी शो नेपाल स्टारको छायाङ्कनलाई स्वास्थ्य सुरक्षाका मापदण्डहरूको पालना गर्दै उत्पादन गरी प्रसारण भइरहेको छ ।

यसका साथै अन्य कार्यक्रमहरू संघर्ष, जनस्वास्थ्य बहस, रोजगार हाम्रो सरोकार, कोभिड हटलाइन, सुशासन सवाल, कानूनका कुरा, कोरोना केयर जस्ता कार्यक्रमहरू निर्माण तथा प्रसारणले पनि निरन्तरता पाएका छन् । यसैगरी दैनिक रूपमा प्रसारण हुने कृषि कार्यक्रमहरूको निर्माण तथा प्रसारण पनि नियमित रूपमा भइरहेको छ ।



विभिन्न विषयमा परिसंवादहरू निर्माण गर्दै आएको छ ।

यसका साथै कोरोना भाइरसबारे जनचेतामुलक सन्देशहरू निर्माण जस्ता महत्वपूर्ण कार्यहरू सम्पन्न भएका छन् । मन्त्रिपरिषद् बैठकको निर्णय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ लगायत विभिन्न महत्वपूर्ण घटनाक्रमहरूको प्रत्यक्ष प्रसारण पनि टेलिभिजनले गर्दै आएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहकार्यमा निर्माण हुने विभिन्न भाषाभाषीका कार्यक्रमहरू पनि यो महिना प्रसारण भए । आम दर्शकमाझ निरन्तर रूपमा सूचना, जानकारी र सन्देश प्रवाह गर्नुपर्ने दायित्वलाई अझ सशक्त रूपमा निर्वाह गर्दै नेपाल टेलिभिजनले

आन्तरिक उत्पादनमा नयाँ-नयाँ कार्यक्रमहरूको निर्माण

कार्तिक महिनामा एनटिभी प्लसका आन्तरिक उत्पादनमा नयाँ नयाँ कार्यक्रमहरूको निर्माण संगै पुराना वृत्तचित्र, गीतहरू, भजन, फिलरहरूको उत्पादन र प्रसारण भएको छ । यसक्रममा नेपाल कृषि अनुसन्धान परिषद र नेपाल टेलिभिजनबीच भएको सम्झौता अनुरूप कृषि अनुसन्धान र प्रविधी नामक कार्यक्रम जम्मा ४ वटा प्रसारण भएको छ । खेलकुद, साहित्य र संगीत सम्बन्धी छायाँङ्कन हुन नसक्ने कार्यक्रमहरू पुराना अद्यावधिक गरी प्रसारण भएको छ ।



यो महिना दशैं, तिहार लगायत पर्वहरू परेकोले पर्व अनुसारका गीत संगीत र वृत्तचित्रहरू प्राथमिकताका साथ प्रसारण गरियो । यसैगरी नेपाल सरकार स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र र नेपाल टेलिभिजन बीच २०७७ श्रावण २९ गते भएको सम्झौता अनुसार एनटिभी प्लसबाट दैनिक विहान ७:०० बजे देखि ८:०० बजे प्रसारण भैरहेको स्वस्थ जीवन कार्यक्रम कार्तिक महिनामा ३० भाग प्रसारण भयो ।

अमेरिकी प्रसारण संस्था 'भ्वाइस अफ अमेरिका (VOA)' संगको सहकार्यमा प्रसारण हुदै आएको कार्यक्रम ५ वटा प्रसारण भयो । यसैगरी करिब १० वटा स्वास्थ्य सम्बन्धि नयाँ जनचेतना मुलक सन्देश (PSA) हरु निर्माण भै प्रसारण भैरहेको छ ।

यी अतिरिक्त आन्तरिक कार्यक्रम Trail Blazer छायाङ्कन गरी ४ वटा भाग प्रसारण भएको छ । साथै आन्तरिक कार्यक्रम सुर साधना छायाङ्कन भै जम्मा ५ वटा प्रसारण भएको छ ।

आन्तरिक कार्यक्रम Beauty Pagent छायाङ्कन भै यो महिना ४ वटा भाग प्रसारण भएको छ । आन्तरिक कार्यक्रम अन्तरध्वनि छायाङ्कन भै ५ वटा भाग प्रसारण भयो । सातामा ५ दिन प्रासारण हुने कार्यक्रम वर्ल्ड स्पोर्ट्स २० ओटा भाग प्रसारण गरिएको छ भने बाहिरबाट निर्माण भै आउने दैनिक शैक्षिक कार्यक्रम निम्न नियमित साप्ताहिक कार्यक्रमहरू जम्मा ६८ ओटा प्रसारण भएको। समृद्धिको बाटोमा, प्रवर्धन, Clap Board, बाल सरोकार, दिगो बहस र सक्छिन छोरी, Business Hour, Youth TV Show, Teliserial अति भो, Sports Magazine सहित बाहिर बाट निर्माण भै आउने पटके कार्यक्रम तथा वृत्तचित्रहरू जम्मा ७ ओटा प्रसारण भएको छ । यसरी कार्तिक महिनामा नयाँ कार्यक्रम, वृत्तचित्र र PSA गरी कुल १६२ वटा प्रसारण भयो ।



नेपाल टेलिभिजनका ५ वटै च्यानलहरुबाट २०७७/०७८ को लागि सञ्चालक समितिबाट रु. ४८ करोड १४ लाख ५० हजार बार्षिक लक्ष्य तोकिएकामा २०७७ कार्तिक मसान्त सम्म पाँच वटै च्यानलको कुल रु. ५० करोड ७५ लाख ८६ हजार ४१८ को सम्झौता सम्पन्न भईसकेको छ । कोभिड १९ का कारण संकुचन भएको विज्ञापन बजारका बीचमा पनि नेपाल टेलिभिजनले बार्षिक व्यापारिक सम्झौतामा उल्लेख्य प्रगति हासिल गरेको छ । कार्तिक महिनाको अन्तिम साता मात्र शिक्षा तथा मानव श्रोत विकास केन्द्र, विश्वविद्यालय अनुदान आयोग, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्र, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, विनि विज्ञापन एजेन्सी संग सम्झौता सम्पन्न भएको छ । मिति २०६१ साल देखि नेपाल टेलिभिजन र तात्कालिन शिक्षा विभाग हालको शिक्षा तथा मानव श्रोत विकास केन्द्र बिच शिक्षाको चौतारी, शिक्षा संग सम्बन्धित सार्वजनिक महत्वका विषयको सन्देश निर्माण प्रसारण तथा भर्चुअल शिक्षाको सम्झौता हुदै आएकोमा आ.ब.२०७७/०७८ का लागि एन टि भि प्लसमा कक्षा १ देखि ८ सम्मका भर्चुअल कक्षा विहान १० बजे देखि दिउँसो ३ बजे सम्म प्रसारण गर्नका लागि सम्झौता सम्पन्न भएको छ । शिक्षाको चौतारी र सन्देश निर्माण प्रसारण समेत छिटै सम्पन्न गर्ने गरी सम्झौताका लागि छलफल अघि बढेको छ । आ. ब. २०७४/०७५ को अन्त्यमा एन टि भि प्लसमा शुरु भएको भर्चुअल कक्षाबाट धेरै विद्यार्थी, शिक्षक तथा अभिभावकले लाभान्वित हुदै आएकोमा कोरोना महामारीको सन्त्रास बढिरहेको अहिलेको अवस्थामा यो सम्झौता अझ महत्वपूर्ण भएको महसुस गर्न सकिन्छ ।

राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्र संग जनमानसमा टेलिफिल्मको माध्ययमबाट स्वास्थ्य सम्बन्धी जानकारी दिने गरी कार्यक्रम जीवनचक्र ५२ भाग निर्माण र परिवार नियोजन, मातृत्व र नवजात शिशु सम्बन्धी सार्वजनिक महत्वको सन्देश प्रसारणको थप सम्झौता भएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसंग महिला हिंसा विरुद्ध र जोखिममा परेका महिलाहरुको उद्धार सम्बन्धमा कार्यक्रम तथा सन्देश निर्माण गरी प्रसारण गर्न सम्झौता सम्पन्न भएको छ । सरकारी निकाय तर्फ अत्यन्त राम्रा सहकार्यका सम्झौताहरु सम्पन्न भई कुल सम्झौतामा कार्तिक महिनामा मात्र ३ करोड भन्दा बढि थप भएको छ ।



यस आर्थिक वर्षबाट विश्वविद्यालय अनुदान आयोगसंग नयाँ सम्झौताको शुरुवात भएको छ । प्राज्ञिक संस्थाहरुसंग भएका सम्झौताहरु मध्येमा अनुदान आयोगसंगको थप सहकार्यले नेपाल टेलिभिजनमा सबै प्रकारका विषय वस्तुले दर्शकको मन जित्ने कुरामा कुनै दुई मत रहेन । नेपाल टेलिभिजनमा बढ्दो सम्झौतासंगै विज्ञापन पनि बढ्दो मात्रामा रहेको छ । कार्तिक महिनामा दशैं र तिहार भएकाले प्रशस्त विज्ञापन प्रसारण मात्र भएन कर्पोरेट हाउसका विज्ञापनहरु समेत नेपाल टेलिभिजनमा प्रसारण भईरहेको छ । विज्ञापन (नियमन गर्ने) ऐन २०७६ ले ल्याएको क्लिन फिडको प्रावधान संगै आएको डविड विज्ञापन प्रसारण गर्न नपाउने नियमका कारण विदेशमा विदेशी भाषामा निर्माण भई सोही कलाकारको अनुहारमा नेपाली भाषामा डविड गरिएका विज्ञापन नेपाल टेलिभिजनबाट पूर्ण रुपमा प्रसारण गर्न बन्द गर्दाको अवस्थामा केही नोक्सानी सहनु परेता पनि सरकारबाट लागुभएको ऐन नियमको पूर्ण परिपालनामा नेपाल टेलिभिजन अग्रस्थानमा रहेको समेत यसले देखाउँदछ ।

स्टुडियो उत्पादन र प्रत्यक्ष प्रसारणमा सक्रियता

अपरेशन महाशाखा अन्तर्गत छायाङ्कन तथा ध्वनि शाखा तथा दृश्य सम्पादन शाखाका कर्मचारीहरूको संलग्नतामा २०७७ कार्तिक महिनामा स्टुडियो उत्पादन र प्रत्यक्ष प्रसारण अन्तरगत विभिन्न कामहरू भएका छन् । स्टुडियो उत्पादन अन्तरगत कार्तिक महिनामा कोभिड हटलाइनको दैनिक नियमित स्टुडियो उत्पादन तथा प्रत्यक्ष प्रसारण, स्वस्थ जीवन कार्यक्रमको दैनिक नियमित स्टुडियो उत्पादन, प्रयोजित तथा अन्य कार्यक्रम समेत गरी तीन वटै च्यानलका लागि कार्यक्रमहरूको उत्पादन भएका छन् । कार्तिक महिनामा स्टुडियो ८० A/B मा ८२ वटा कार्यक्रमहरूको उत्पादन भए । साप्ताहिक गायन मेगा रियालिटी शो नेपाल स्टार का कार्यक्रमहरू ३०० स्टुडियो ५ वटा उत्पादन भयो । सबै च्यानलका लागि उत्पादित कार्यक्रमहरूको डबिङ्ग स्टुडियोमा V/O तथा डबिङ्ग ३२ वटा सम्पन्न भए ।

यसैगरी स्टुडियो बाहिर कार्यक्रम छायाङ्कनतर्फ तीनवटै च्यानलका लागि नियमित साप्ताहिक र पाक्षिक कार्यक्रमहरू ३८ वटा उत्पादन भएका छन् । यस्तै नियमित समाचार उत्पादनका क्रममा १७८ वटा कार्यक्रमहरूको छायाङ्कन सम्पन्न भएको छ ।

समाचार उत्पादनका लागि कार्तिक महिनाभर १४७० वटा नियमित दृश्य सम्पादन भएको छ भने नियमित कार्यक्रमहरूको ९६ वटा दृश्य सम्पादन भएको छ । भिजुअल ट्रान्सफरतर्फ विभिन्न ८५ वटा कार्यक्रमहरूको भिजुअल ट्रान्सफर भएको छ । यिनका अलावा विशेष प्रत्यक्ष प्रसारण र नियमित आउटडोर प्रत्यक्ष प्रसारणका साथै दैनिक प्रसारणमा समेत यस महाशाखाका कर्मचारीहरूको नियमित संलग्नता रहँदै आएको छ ।



प्राथमिकताका विषयहरूको प्रत्यक्ष प्रसारण

कार्तिक महिनामा पनि नागरिकका सरोकारसंग सम्बन्धित विविध विषय र सन्दर्भहरूमा नेपाल टेलिभिजनका विभिन्न च्यानलहरूबाट प्रत्यक्ष प्रसारण भएका छन् । यो महिनामा राष्ट्रपतिले रानीपोखरी र दरवार हाइस्कूलको पुनर्निर्माण सम्पन्न भई उद्घाटन गर्नुभएको समारोहको प्रत्यक्ष प्रसारण भयो । यसैगरी बडा दशैंको फुलपातीको अवसरमा राष्ट्रपति लगायत विशिष्ट व्यक्तिहरूको उपस्थितिमा टुडिखेलमा नेपाली सेनाले गरेको फुलपाती बडाईको प्रत्यक्ष प्रसारण भयो । त्यसै गरी कोभिड-१९ का सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक रूपमा गर्दै आइरहेको प्रेस ब्रिफिङको नियमित प्रत्यक्ष प्रसारण सम्पन्न भयो । यस्तै सरकारका प्रवक्ताका तर्फबाट आयोजना हुने मन्त्रीपरिषद्को निर्णय सार्वजनिकी कार्यक्रमको प्रत्यक्ष प्रसारण पनि नियमित रूपमा हुदै आइरहेको छ । यसका अलावा पनि अन्य विविध सन्दर्भहरूमा आवश्यकता अनुसार कार्यक्रमहरूको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनका च्यानलहरूबाट हुदै आइरहेको छ ।



प्रथम चौमासिक अवधिको प्रगति समीक्षा

योजना, अनुसन्धान तथा अन्तर्राष्ट्रिय सम्बन्ध महाशाखाबाट संस्थानको चालु आ.व.२०७७/७८ को प्रथम चौमासिक अवधिको प्रगति समीक्षा यो महिना सम्पन्न गरिएको छ । चालु आ. व. को प्रथम चौमासिक अवधिको प्रगति समीक्षा उत्साहप्रद रूपमा सम्पन्न भएसंगै चालु आ.व.२०७७/७८ को प्रथम चौमासिक अवधिको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधानको बैठकका लागि विवरण पेश गरिएको छ ।

यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा संस्थानको कार्तिक महिनाको मासिक विवरण पनि यसै महिनामै भरिएको छ । यस्तै कार्ययोजनामा रहेका ३ वटा कार्यक्रमहरूको वोलपत्रदाताहरूको मूल्याङ्कन गरी संस्थानको वार्षिक कार्ययोजनामा रहेको ३ वटा कार्यक्रमहरू सञ्चालनका लागि वोलपत्र मूल्यांकन गरी अवाई गर्ने कार्य भएको छ ।

नेपाल टेलिभिजनको आ.व.२०७६/७७ को प्रगति पुस्तक प्रकाशन सम्पन्न गरी नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्ज्यूबाट मिति २०७७/०७/१८ गते नेपाल टेलिभिजनको निरीक्षण भ्रमणका क्रममा बिमोचन गराउने काम पनि यसै महिनामा भएको छ ।

The screenshot shows the website of the Ministry of Information and Publicity, Nepal. The header includes the logo of the Government of Nepal and the text 'नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय'. The main content area features a news article titled 'माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्ज्यूको शुभकामना सन्देश' (Message of Good Wishes from Hon. Minister Pooja Gurung). The article is dated 2077-07-18. The image shows a group of men in suits and traditional Nepali attire (Dhoti and Kurta) standing in a control room or studio, looking at a large screen displaying a news broadcast. The caption below the image reads: 'माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री पार्वत गुरुङ्ज्यू बाट नेपाल टेलिभिजनको निरीक्षण २०७७/०७/१८'.

टावर विस्तार संगै प्राविधिक परीक्षण सम्पन्न

बुढितोला, हेटौंडा र पाल्पामा Tower Extension को कार्य कार्तिक महिनामा सम्पन्न भएको छ । यसैगरी बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र २ नम्बर प्रदेशमा नेपाल टेलिभिजनको ब्यूरो स्थापनाको लागि वोलपत्रमार्फत् प्राप्त Equipment को प्राविधिक परीक्षण सम्पन्न भएको छ ।

Thaicom PCL सँग NTV को हितमा हुनेगरी 5th supplementary Agreement भएको छ । नयाँ Agreement अनुसार सम्झौताको अवधि करिब १ वर्ष घटाई सेप्टेम्बर २०२१ सम्म कायम गरिनुका साथै NTV ले सम्झौता रद्द गरी वोलपत्र आह्वान गर्न चाहेमा ४ महिना अग्रिम सूचना दिएर गर्न सकिने प्रावधान थपिएको छ ।



नेपाल टेलिभिजनको
नयाँ समाचार पोर्टल
नयाँ ठेगानामा
nepaltvonline.com

आजैदेखि....

कार्यक्रम बढ्दै एनटिभी कोहलपुरमा

कार्तिक महिनादेखि थप चारवटा कार्यक्रमको प्रसारण शुरु भएको छ । कर्णाली प्रदेश, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहकार्यमा मासिक रुपमा मेरो किसान मेरो अन्नदाता कार्यक्रमको उत्पादन तथा प्रसारण शुरु भएको छ भने एनटिभी कोहलपुरको स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि सम्वादको पनि उत्पादन तथा प्रसारण शुरु भएको छ । यसैगरी सगुन सञ्चार प्रालीले समय खरिद गरी हरेक दिन कार्यक्रम योगसाधना र साप्ताहिक रुपमा हाम्रो अभियान कार्यक्रम एनटिभी कोहलपुर मार्फत प्रसारण गरिरहेको छ ।



बढ्दै छ ब्यापार



स्थानीय तहहरूसंग सम्झौता गर्ने क्रममा कार्तिक महिनामा हाम्रो मधुवन कार्यक्रम उत्पादन र प्रसारणका लागि बर्दियाको मधुवन

नगरपालिका र एनटिभी कोहलपुरबीच सम्झौता भएको छ । तिहार विशेष कार्यक्रम देउसी भैलो मूल्य अभिवृद्धि कर सहित ९४६,०००/- रुपैयामा प्रायोजन भयो । कार्तिक महिनामा मात्रै करीब १९ लाख रुपैया बराबरको ब्यापार भएको छ । यो संगै प्रथम चौमासिक अबधिमा तोकिएको लक्ष्य भन्दा दुई गुणा बढी ब्यापार गर्न एनटिभी कोहलपुर सफल भएको छ ।

तिहार विशेषको रौनक



तिहार पर्वको अवसरमा एनटिभी कोहलपुरले लक्ष्मीपूजाको दिन तिहार विशेष कार्यक्रम देउसी भैलो आयोजना गर्यो । कोभिड-१९ को महामारीका कारण ठूलो चुनौतिको सामना गरिरहेका बेला यसपटक सार्वजनिक रुपमा देउसी भैलो खेल्न सक्ने परिस्थिति थिएन । त्यसैले यो अवस्थामा समस्त दर्शकहरूलाई

घरमै बसेर देउसी भैलोको आनन्द दिदै पश्चिम नेपालको लोक संस्कृतिको शंरक्षण गर्ने उद्देश्यले चेतनामूलक देउसी भैलो आयोजना गरिएको हो । कार्यक्रममा विभिन्न कलाकार तथा कलाकारहरूको समूहले श्रृंगारु, टप्पा, देउडा, मयुर, लहरे पैसेरु लगायतका नृत्य प्रस्तुत गरेका थिए । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको संस्कृति झल्कने दुई घण्टाको सांस्कृतिक प्रस्तुतिले दर्शकहरूलाई भरपुर मनोरञ्जन त दियो नै संगसंगै यो कार्यक्रम विज्ञापनदाताहरूको रोजाइमा पर्न पनि सफल भयो ।



प्रशासनिक काम पनि प्राथमिकतामा

एनटिभी कोहलपुरमा कार्यक्रममा सहभागी हुन र अन्य काम विशेषले आउने पाहुनाहरूको आगमन बढ्न थाले संगै कार्यालयको मूलगेटमा सुरक्षा पोष्ट निर्माण गरिएको छ । यसैगरी कार्यालय परिसरलाई सफा राख्न सबै कर्मचारीहरूको उपस्थितिमा बृहत सरसफाइ कार्यक्रम सञ्चालन गरियो भने बगैचाको सौन्दर्य बढाउन रुखबिरुवा रंगरोगन गर्ने कार्य पनि सम्पन्न भयो ।



चाडबाडको उमङ्गबीच उत्पादनमा तिब्रता र सहकार्यमा विस्तार

प्रदेश नं. १ र २ का विषयवस्तुमा कार्यक्रम र समाचार उत्पादन गर्दै आएको एनटिभी इटहरीले २०७७ कार्तिक महिनामा नियमित कार्यक्रम बाहेक विविधतापूर्ण कार्यक्रम उत्पादन र प्रसारणमा तिब्रतादिनुका साथै सहकार्यको क्षेत्र समेत बिस्तार गरेको छ ।

दशैं तिहारका विभिन्न आयामहरूलाई समेटेर प्रदेश १ र

२ मा प्रचलित थारु भाषामा थारु जातिले दशैंमा गाउने दशैं भजन र कालीभजनहरूको उत्पादन र प्रसारण गरेको छ । दशैंमा विशेष प्रवचन र नियमित कार्यक्रम सूर्योदय मार्फत दशैंको साँस्कृतिक, सामाजिक महत्व एवम् श्रम र विज्ञानसँग जोडेर विश्लेषण प्रस्तुत गरियो । त्यसैगरी तिहारका अवसरमा विदुषी राधिका दासको विशेष प्रवचन-संवाद उत्पादन र प्रसारण गरियो ।



वृत्तचित्र

सुनसरीको धरान स्थित प्रसिद्ध बुढासुब्बा मन्दिर वृत्तचित्र निर्माण र प्रसारण गरियो भने थारु जातिले मनाउने सुखराइत (तिहार) पर्वको थारु (नेपाली सबटाइटल सहित) भाषामा वृत्तचित्र प्रसारण गरियो ।



प्रत्यक्ष प्रसारण



राष्ट्रपतिद्वारा रानीपोखरी र दरवार हाइस्कूलको उद्घाटन समारोह एवं प्रधानमन्त्रीको दर्शन विशेष सम्बोधन लाइभ (हुक) गरियो । त्यसै गरी कोभिड १९ को भिडियो ब्रिफिङ र कोभिड हटलाइन पनि प्रत्यक्ष प्रसारण गरिएको छ ।

सहकार्यको विस्तार



एनटिभी इटहरी च्यानलले नियमित रूपमा उत्पादन र प्रसारण गरिरहेको म्यागेजिन कार्यक्रम समृद्धिको यात्रामा १० हजार भन्दा बढी सदस्य संख्या रहेको महिला बचत तथा ऋण सहकारी संस्था एक नियमित सेगमेन्ट सहित यो आर्थिक वर्षमा सहकार्य गर्न जोडिएको छ । यसबाट सहकारी क्षेत्रका विषयहरूमा नियमित रूपमा छलफल चलाउन सकिने अपेक्षा गरिएको छ ।

एनटिभी इटहरीबाट श्रावण १ गते देखि दैनिक विहान ९ बजे नियमित बुलेटिन थप गरी प्रसारण सुरु गरिएको छ । यसैगरी श्रावण १ गतेदेखि नै दैनिक विहान १०, ११, र १२ बजे समाचार संक्षेप सुरु भएको छ । जनतासँग मुख्यमन्त्री कार्यक्रम प्रसारण मात्र गरिरहेकोमा श्रावण महिनाबाट उत्पादन पनि सुरु गरिएको छ । रोजगार हाम्रो सरोकार, प्रदेश १ डायरी, समृद्धिको यात्रा जस्ता कार्यक्रमहरू पनि साप्ताहिक रूपमा प्रसारण भै रहेका छन् । यसैगरी Prelude to Love-Instrumental performance of Roshan Sharma उत्पादन र प्रसारण भएको छ ।